



संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग  
PERMANENT MISSION OF NEPAL  
TO THE UNITED NATIONS  
GENEVA

प्रेस विज्ञप्ति

माननीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खगराज अधिकारी विश्व स्वास्थ्य संगठन (WHO) को यही २६ जनवरी देखी ३ फेब्रुअरी २०१५ सम्म जेनेभास्थित WHO को केन्द्रीय कार्यालयमा संचालन भइरहेको कार्यकारी बोर्डको एक सय सैंतिसौँ अधिवेशनमा भागलिइरहनु भएको छ । उक्त कार्यकारी बोर्डमा विश्व स्वास्थ्य सम्मलेन (World Health Assembly) द्वारा निर्वाचित WHO सदस्य राष्ट्रहरूका चौँतिस जना बोर्ड सदस्यहरू हुने गर्दछन् । गत मे २०१४ मा सम्पन्न विश्व स्वास्थ्य सम्मेलनको सतसठियौँ अधिवेशनमा नेपालको तर्फबाट माननीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री २०१४ देखी २०१७ सम्मका लागि कार्यकारी बोर्ड सदस्य तथा उक्त बोर्ड अन्तर्गतको कार्यक्रम, बजेट तथा प्रशासन समितिको उपाध्यक्षको रूपमा निर्वाचित हुनु भएको थियो ।

कार्यकारी बोर्डको यो अधिवेशनमा WHO को आगामी बर्षको बजेट कार्यक्रम, व्यवस्थापन तथा शासन प्रणाली; संक्रामक तथा असंक्रामक रोगहरू; WHO सुधार; स्वास्थ्य प्रणाली; पूर्वतयारी, निगरानी तथा प्रतिक्रिया; स्वास्थ्य तथा वातावरणबीचको अन्तरसम्बन्ध लगायतका मुद्दाहरूमा छलफल भइरहेको छ । माननीय मन्त्री तथा नेपाली मिनीका अन्य सदस्यहरूले नेपाल सरकार तथा दक्षिण पूर्व एशिया क्षेत्र (SEAR) को तर्फबाट उपर्युक्त विषयहरूको छलफलमा भाग लिँदै राय, सुझाव तथा धारणा व्यक्त गर्दै आउनु भएको छ । गत २७ जनवरी २०१५ मा कार्यकारी बोर्डले अफ्रिकाली क्षेत्रबाट Dr Matshidiso Rebecca Moeti तथा युरोपेली क्षेत्रबाट Dr. Zsuzsanna Jakab गरी दुइजना क्षेत्रीय निर्देशकहरूलाई निर्वाचित गरेको छ ।

सोही क्रममा गत २८ जनवरी २०१५ मा माननीय मन्त्रीले WHO र नेपाल सरकारबीच असंक्रामक रोगहरूको क्षेत्रमा हुन सक्ने सहकार्य सम्बन्धी छलफल गर्न दक्षिण पूर्व एशिया क्षेत्र कार्यालय (SEARO) का क्षेत्रीय निर्देशक तथा असंक्रामक रोगसँग सम्बन्धित महाशाखाका का WHO सहायक महानिर्देशकसँग भेटवार्ता गर्नुभयो । भेटवार्ता अवसरमा नेपाललाई प्राणघातक असंक्रामक रोगहरू सम्बन्धी कार्यक्रम संचालनका लागि आगामी वर्षदेखी आर्थिक तथा प्राविधिक सहायता उपलब्ध गराइने सहमति भएको छ । यसैगरी आगामी ३० जनवरीमा माननीय मन्त्रीले WHO का महानिर्देशक Dr. Margaret Chan संग औपचारिक भेटवार्ता गरी द्विपक्षीय हितको प्रवर्द्धन गर्ने कार्यक्रम तय भएको छ ।

आज (२९ जनवरी) का दिन माननीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री जेनेभास्थित आणविक अनुसन्धानका लागि युरोपेली संगठन ( CERN) जानुभई त्यहाँको particle physics अनुसन्धानशालाको अवलोकन गर्नुका साथै उक्त संगठनसँग नेपालको सम्पर्क र सहयोग बढाउन लिनु पर्ने कदमका बारे जानकारी लिनुभयो । उक्त संगठनको परिसरमा पुग्नुहुँदा माननीय मन्त्रीलाई CERN का महा-निर्देशक श्री Rolf-Dieter Heur तथा अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख Dr. Rudiger Voss ले स्वागत गर्नु भएको थियो तथा सम्बन्धीत विज्ञद्वारा CERN को क्रियाकलापबारे प्रकाश पाउँ bio-medical लगायत अन्य क्षेत्रमा CERN ले गरेको आधुनिकतम् अनुसन्धान तथा त्यसको उपयोगिताबारे प्रस्तुती र छलफल भएको थियो । उक्त अवलोकन तथा छलफलमा नेपाली राजदूत/स्थायी प्रतिनिधि श्री दीपक धिताल पनि सहभागी हुनुहुन्थ्यो । अत्यन्त महत्वपूर्ण विषयहरूमा आणविक अनुसन्धानमा संलग्न उक्त संस्थासँग नेपालले औपचारिक सम्बन्ध स्थापना गर्न एक समझदारीपत्रमा हस्ताक्षर गर्न विचार भइरहेको अवस्था छ ।

संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग

जेनेभा

२९ जनवरी २०१५

81, rue de la Servette, CH-1202 Geneva, Switzerland

Tel: ++41(0)22 733 2600/2621, Fax: ++41(0)22 733 2722, E-mail: mission.nepal@bluewin.ch